





**Operating Instruction(s)/Specimen Signature(s)/Thumb Sign(s) and Photograph(s):**

खाता सञ्चालन निर्देशन/दस्तखत नमुना/ल्याण्डे/फोटो:

I/We have read the above GENERAL CONDITIONS GOVERNING ACCOUNT and hereby agree to be abiding by and be bound by them. My/Our specimen signature(s) is/are as given below and will be operated by मैल/हामीले माथिका खाता सञ्चालन सम्बन्धी सामान्य नियमहरू अध्ययन गरे र उक्त नियमहरू मान्न पूर्ण रूपमा मञ्जुर गर्दछु/गर्दछौं । मेरो/हाम्रो नमुना दस्तखत/हरू तल दिइएको/का छ/छन् खाता सञ्चालन निम्नअनुसारको दस्तखतबाट हुनेछ ।

	Name/ नाम	Specimen Signature/ दस्तखत नमुना	Photo/ फोटो
A			
B			
C			
D			

**Signing Authority:** Single  Anyone of us  Any Two of us  joint   
खाता सञ्चालन अख्तियारी : एकल हामी मध्ये कुनै एक हामी मध्ये कुन दुई संयुक्त  
Other/Special..... A/C No.....  
अन्य/विशेष निर्देशन खाता नं.

**Thumb Sign/ ल्याण्डे :**

A		B		C		D	
R/ दाँया	L/ बाँया	R/ दाँया	L/ बाँया	R/ दाँया	L/ बाँया	R/ दाँया	L/ बाँया

Nominees \_\_\_\_\_

इच्छ्याईएको व्यक्ति:

Relation to me : \_\_\_\_\_

म संगको नाता :

Citizenship/P.P. No.:

नागरिकता / राहदानी नं. :

Issued Date:

जारी मिति :

A/C

No.: \_\_\_\_\_

खाता नं.

Types of A/C :

खाताको प्रकार :

Date:

मिति:

Contact No.:

सम्पर्क नं.:

Email ID :

.....  
प्रमाणित गर्नेको दस्तखत  
मिति :

**Introduced By :**

खाता परिचय गराउने :

I/We..... of ..... declare that I/We know the application(s) and he/she/they is/are fit and proper person(s) to open an account with you.

निवेदक/हरु लाई म/हामी राम्ररी चिन्दछु/छौं । उ/उनीहरु त्यस बैंकमा खाता खोल्नका लागि उपयुक्त व्यक्ति/हरु हुन् भनी.....बस्ने म/हामी.....ले प्रमाणित गर्दछु /गर्दछौं ।

Name: Mr./Mrs./Ms./Others \_\_\_\_\_  
श्री/श्रीमती/सुश्री/अन्य

Account NO.: \_\_\_\_\_ Account Type \_\_\_\_\_  
खाता नं.: \_\_\_\_\_ खाताको किसिम

Signature of introducer \_\_\_\_\_ Date \_\_\_\_\_ Signature verified By \_\_\_\_\_  
परिचय गराउनेको दस्तखत मिति हस्ताक्षर प्रमाणित गर्ने कर्मचारीको दस्तखत

Signature of Applicant(s)

निवेदकको दस्तखत:

A/C No.: \_\_\_\_\_

खाता नं.

Date:

मिति:

=====

**FOR BANK USE ONLY**

बैंक प्रयोजनको लागि मात्र

बैंकको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी ग्राहक पहिचान तथा मुल्यांकन कार्यविधि २०७१ को दफा १२ र दफा २४.२ बमोजिम अधिकार प्राप्त अधिकारीले खाता रुजु, रुजु प्रमाणित र स्वीकृत गर्नुपर्नेछ ।

Account No. \_\_\_\_\_ Customer ID: \_\_\_\_\_

Amount Deposited : \_\_\_\_\_ ACCOUNT TYPE: NPR./ OTHERS \_\_\_\_\_

Introducer's Signature, Name and A/C No. (Verified): Yes  No  if No, reason \_\_\_\_\_

Other Comments \_\_\_\_\_

Signature Scanned by: \_\_\_\_\_ Date: \_\_\_\_\_

FACILITY(S) DETAILS : 1. CREDIT FACILITY/ BANK GUARANTEE/TRADE FINANCE  
2. E-BANKING (ATM/DEBIT CARD/VISA CARD)  
3. REMITTANCE  
4. FOREX  
5. SWIFT

ISSUED CHEQUE BOOK NO.....TO..... PAD.....

CUSTOMER RISK CATAGORY (ASSUMED)

Prepared by: \_\_\_\_\_ Checked by: \_\_\_\_\_ Approved by: \_\_\_\_\_ Opened by: \_\_\_\_\_

Code No. \_\_\_\_\_ Code No. \_\_\_\_\_ Code No. \_\_\_\_\_ Code No. \_\_\_\_\_

Job Title: \_\_\_\_\_ Job Title: \_\_\_\_\_ Job Title: \_\_\_\_\_ Job Title: \_\_\_\_\_

Date: \_\_\_\_\_ Date: \_\_\_\_\_ Date: \_\_\_\_\_ Date: \_\_\_\_\_

## TERMS AND CONDITIONS FOR INDIVIDUAL/JOINT ACCOUNT:

ब्यक्तिगत/संयुक्त खाता सञ्चालन सम्बन्धी शर्तबन्धेजहरु :

- THE EXISTING LAWS OF NEPAL, CUSTOMS, PROCEDURES, COMMON APPLIED PRACTICES IN BANKING INDUSTRIES OF THE COUNTRY WILL APPLY AND GOVERN THE CONDUCT OF ACCOUNTS OPENED WITH THE BANK.  
यस बैंकमा खोलिएको खाताको सञ्चालन नेपाल को प्रचलित ऐन तथा बैंकिङ्ग क्षेत्रमा प्रचलित परम्परा र प्रचलन अनुसार हुनेछ ।
- APPLICABLE COMMISSIONS AND/OR SERVICE CHARGE WILL BE LEVIED AS PER EXISTING LAWS .  
बैंकले खाता सञ्चालन गर्न दिए बापत प्रचलित कानून अनुसारको कमिशन र/वा सेवा शुल्क लगाउन सक्नेछ ।
- THE FUNDS IN AN ACCOUNT WOULD BE CONSIDERED BY THE BANK TO BE SECURITY FOR ALL THE OBLIGATIONS PRESENT OR FUTURE OF THE ACCOUNT HOLDER TO THE BANK AND IN THE EVENT OF THE DISHONOUR OF SUCH OBLIGATIONS OF THE ACCOUNT HOLDER TO THE BANK WITHOUT NOTICE TO THE ACCOUNT HOLDER.  
खातामा रहेको सम्पूर्ण रकम खातावालाको बैंक उपर रहेको हरेक प्रकारको दायित्वको (वर्तमान वा भविष्यमा सिर्जना हुने) सुरक्षण सरह मानिने छ र खातावालाको उक्त रकमहरु बैंकले खातावालाहरुलाई कुनै सूचना नदिई त्यस्तो दायित्व बापत कट्टी गरी मिलाउन गर्न सक्नेछ ।
- THE BANK MAY PRESCRIBE MINIMUM BALANCE REQUIREMENTS FOR OPENING AND/OR MAINTAINING ACCOUNTS.  
खाता खोल्ने र /अथवा कायम राख्ने प्रयोजनका लागि बैंकले न्यूनतम मौज्दात रकम तोक्न सक्दछ ।
- STATEMENT OF ACCOUNT WILL BE PROVIDED ON DEMAND ACCORDING TO BANK RULE.  
खाताको विवरण माग गरेमा बैंक नियम बमोजिम उपलब्ध गराइने छ ।
- IF THERE IS NO TRANSACTION IN THE ACCOUNT FOR A PERIOD OF 6 MONTHS OR MORE, THE ACCOUNT BECOMES INOPERATIVE, THE ACCOUNT HOLDER HAS TO BE SELF PRESENT TO MAKE THE ACCOUNT OPERATIVE.  
महिना वा सो भन्दा बढी अवधिसम्म खातामा कुनै कारोबार नभएमा उक्त खाता निष्कृत हुनेछ । त्यसपछि, सो खाता संचालन गर्न खातावाला स्वयं उपस्थित हुनुपर्नेछ ।
- I/WE AGREE TO PAY INCOME TAX ON INTEREST EARNED ON DEPOSIT, ACCORDING TO GOVERNMENT RULES. I/WE AGREE TO DEDUCT THE TAX UNDER SAID RULES AND REGULATIONS OF MY/OUR COUNTRY.  
नेपाल सरकारबाट तोके बमोजिम ब्याज रकममा कर कट्टा गरेमा मेरो/हाम्रो मन्जुरी छ ।
- RECEIPT OF FIXED DEPOSIT WILL BE PROVIDED AT THE TIME OF OPENING OF FIXED DEPOSIT AND MUST BE RETURNED TO THE BANK AT THE TIME OF MATURITY FOR RENEWAL OR PREMATURE OF THE FIXED DEPOSIT. FD PREMATURE LIQUIDATING CHARGE SHALL BE LEVIED AS PER THE BANK RULES.  
मुद्दतीको निस्सा खाता खोलिएको अवस्थामा नै प्रदान गरिनेछ र उक्त निस्सा मुद्दतीको अवधी पुगेपछि पुन : नविकरण गरेमा वा मुद्दतीलाई अवधी पुग्नुपूर्व नै रद्द गर्ने भए सो अवस्थामा फिर्ता गर्नुपर्नेछ । अवधी पुग्नुपूर्व नै मुद्दती रकम भिक्दा बैंक नियमानुसार दस्तुर लाग्नेछ ।
- INTEREST ON SAVING AND CALL ACCOUNTS ARE PAID ON QUARTERLY OR MONTHLY BASIS AS APPLICABLE TAX ON INTEREST. INTEREST ON FIXED DEPOSIT SHALL BE PAID ON MONTHLY, QUARTERLY, HALF YEARLY OR MATURITY AS AGREED BY THE BANK WITH CUSTOMER AFTER DEDUCTING APPLICABLE TAX ON INTEREST. INTEREST PAYABLE ON ANY ACCOUNT MAY BE SUBJECT TO CHANGE AT BANK'S OWN DISCRETION OR AS SPECIFIED BY THE NRB. HOWEVER, SUCH CHANGES WILL BE PUBLISHED IN ANY NATIONAL DAILIES / BANK'S WEBSITE. NO INTEREST WILL BE PAYABLE BY THE BANK ON CURRENT ACCOUNTS IN ANY CURRENCY.  
बचत तथा कल खाताका लागि ब्याजको भुक्तानी ब्याज आर्जनमा लाग्ने कानून बमोजिम कर कट्टी गरी अवस्था अनुसार त्रैमासिक अथवा मासिक रुपमा वा बैंकको नियमानुसार गरिनेछ । मुद्दतीको ब्याज भुक्तानी भने कानून बमोजिम लाग्ने कर कट्टी गरि सम्भौतामा उल्लेख भए अनुसार मासिक, त्रैमासिक, अर्धवार्षिक अथवा म्याद पुगेपछि गरिनेछ । कुनैपनि खाताका लागि प्रदान गरिने ब्याजदरमा बैंक स्वयंले वा राष्ट्र बैंकले तोके अनुसार परिवर्तन गर्न सक्नेछ । परिवर्तन भएको ब्याजदर राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशित गर्नुका साथै बैंकको वेबसाईटमा समेत राखिनेछ । जुनसुकै मुद्रामा खोलिएको चल्ती खाता भएपनि बैंकले सो का लागि ब्याज भुक्तानी गर्नेछैन ।
- AN ACCOUNT WILL BE CLOSED AT THE WRITTEN PRIOR REQUEST OF THE CUSTOMER. THE BANK MAY HOWEVER, EITHER, AT ITS OWN INSTANCE OR AT THE INSTANCE OF ANY COURT OR ADMINISTRATIVE ORDER, OR NRB OR OTHERWISE, CLOSE OR FREEZE OR SUSPEND DEALINGS ON ANY OF THE ACCOUNTS WITHOUT PRIOR NOTICE TO THE CUSTOMER. ACCOUNT CLOSING CHARGES WILL BE LEVIED AS PER THE BANK RULE FOR DIFFERENT TYPES OF ACCOUNTS. CHEQUE BOOKS AND THE CARDS ARE THE BANK'S PROPERTIES WHICH REQUIRE TO BE RETURNED AT THE TIME OF ACCOUNT CLOSURE OR ON BANK'S DEMAND.  
ग्राहकको लिखित अनुरोधमा खाता बन्द गरिनेछ । ग्राहकको पूर्वसूचना विना नै बैंकले आफै वा कुनै अदालत वा नेपाल राष्ट्र बैंक अथवा प्रशासनिक निकायको आदेश बमोजिम कुनै खाता रोकका राख्न वा कारोबार निलम्बन गर्न सक्नेछ । खाता बन्द गर्दा शुल्क लाग्ने भएमा बैंकको प्रचलित नियम बमोजिम खाताका प्रकार अनुसार फरक फरक हुनेछ । बैंकद्वारा प्रदत्त चेकबुक, ए.टि.एम. कार्ड तथा खातासंग सम्बद्ध अन्य सामग्री सबै बैंकको सम्पत्ति मानिनेछ र खाता बन्द गरिदा अथवा शर्तबन्धेज पुरा नभएको अवस्थामा सो बैंकलाई फिर्ता गर्नुपर्नेछ ।

- THE BANK RESERVES THE RIGHT TO AMEND THE CHARGES, FEES AND ANY AND/OR ALL TERM AND CONDITIONS MENTIONED HEREIN AT ITS SOLE DISCRETION WITHOUT GIVING ANY PRIOR NOTICE. THE BANK SHALL ALWAYS BE ENTITLED WITHOUT NOTICE TO ME / US TO RECOVER FROM AND DEBIT THE ACCOUNTS FOR ANY CHARGES, EXPENSES, FEES, IN RESPECT OF THE ACCOUNTS. THE BANK IS AUTHORIZED TO REVERSE CREDIT AND DEBIT ENTRIES MADE IN ERROR. ANY CHARGES DEBITED BY THE BANK ARE NOT REFUNDABLE UPON CLOSURE OF ANY OR ALL OF THE ACCOUNTS. THIS DOCUMENT IS AN INTEGRAL PART OF THE TERMS AND CONDITIONS OF ACCOUNT OPENING AND ACCOUNT MAINTENANCE/OPERATION DOCUMENT'S CONDITIONS AT THE BANK. I/WE HEREBY DECLARE THAT THE ACCOUNT SHALL NOT BE USED FOR ANY MONEY LAUNDERING ACTIVITIES. BANK PERSON HOLDS EVERY RIGHT TO BLOCK THE ACCOUNT/REPORT TO LAW ENFORCEMENT AGENCY. THIS AGREEMENT ENTERED INTO BY THE ACCOUNT HOLDER(S) IN RELATION TO THE ACCOUNT IS GOVERNED BY EXISTING LAWS OF NEPAL AND THE DIRECTIVES TO BANKS AND FINANCIAL INSTITUTIONS ISSUED BY NEPAL RASTRA BANK.

बैंकले आफ्नो स्वविवेक प्रयोग गरि बिना कुनै पूर्वसूचना दस्तुर, शुल्क र यहां उल्लिखित कुनै/सबै शर्तबन्देजमा हेरफेर वा संसोधन गर्ने अधिकार बैंकमा सुरक्षित रहनेछ। खाताका सम्बन्धमा कुनै दस्तुर, सोधभर्ना, शुल्क लिनुपर्ने भए म/हाम्रो जानकारी बिना त्यस्तो सोधभर्ना लिन र खातामा सोको जनाउ गर्ने अधिकार निहित रहेको मानिनेछ। कुनै खाताहरु अन्तरगत रकम जम्मा गर्ने वा निकाल्ने क्रममा कुनै भूलचुक हुन गएको भए सो सच्याउने अधिकार बैंकलाई हुनेछ। बैंकले कुनै पनि खातामा लिएका दस्तुरहरु उक्त खाता बन्द गर्दा फिर्ता गरिनेछैन। प्रस्तुत लेख्य (लिखत) लाई खाता खोल्ने तथा कायम/सञ्चालन गर्ने सम्बन्धमा बैंकद्वारा तयार पारिएको शर्त बन्देज सम्बन्धि दस्तावेजको अभिन्न अंग मानिनेछ। वैध मुद्रा (वैधानिक तवरले आर्जन गरिएको) द्वारा बैंकमा प्रस्तुत खाता खोलिएको हो र खाता अन्तरगतका सबै कारोबार वैध हुनेछन् साथै खातालाई मुद्रा निर्मलिकरण गर्ने प्रयोजनका लागि प्रयोग गरिने छैन एवं खाताका सम्बन्धमा खाता रोक्का राख्ने वा कानून कार्यान्वयन गर्ने निकायलाई आवश्यकता अनुसार जाहेर गर्ने अधिकार बैंकसंग जुनसुकै समय पनि सुरक्षित रहनेछ भनि म/हामि यहाँ कबोल गर्दछु/छौं। ग्राहकद्वारा मञ्जुर गरिएको खाता सम्बन्धि प्रस्तुत सम्झौता नेपालको प्रचलित कानून, नियम, विनियम र नेपाल राष्ट्र बैंकबाट जारी हुने निर्देशन बमोजिम निर्देशित र नियमित हुनेछ।

- IF ANY OF ABOVE TERMS AND CONDITIONS CONTRADICTS WITH NRB DIRECTIVES, PROVISION OF NRB DIRECTIVES SHALL PREVAIL.

माथी उल्लेखित शर्तबन्देजहरु नेपाल राष्ट्र बैंकको निर्देशनसंग बाभिएमा बाभिएको हदसम्म नेपाल राष्ट्र बैंकका निर्देशनहरु लागू हुनेछन्।

TERMS AND CONDITIONS MENTIONED ABOVE ARE ACKNOWLEDGED AND WOULD BE FULLY ADHERED TO.

माथी उल्लेखित शर्तबन्देजहरुको जानकारी भयो तथा सो को पूर्णपालना गर्दछु/गर्दछौं।

Customer's Signature :

ग्राहकको दस्तखत :

\_\_\_\_\_